

## पन्नाहरू खाली छन्

- युयुत्सु आर.डी. शर्मा

पन्नाहरू खाली छन्

पक्षघात भएर क्रुर देवीहरूको रक्तहीन

सपनाहरूले गर्दा ।

एउटी स्त्री-अट्टहास

मेरो छालाको निद्रित तहहरूबाट सुक्सुकाइ रहेछ ।

म एउटा आक्रोश केरमेर गर्छु

फेरि एउटा धर्कै - पातलो अपाङ्ग तर हिंस्रक ।

एउटा घेरा-एउटा पिंजडा-गर्भिणी

पुतलीहरूको प्रसव वेदनाको लागि ।

एउटा वाण-एउटा अलच्छिन, एउटा प्रकोप,

घात विघ्नात भएको ।

एउटा नाम-नितान्त अज्ञात, माकुरा भैं मेरो आफ्नो ।

अपराधवोधी आकाशबाट परम्परा भैं

खसिरहेको अविराम वर्षाहरूको यन्त्रणाबाट पीडित

म असफलताहरूको मण्डलाहरू बनाउँछु

र कोछु सूर्यग्रहणग्रस्त दर्शनहरू,

विश्वासको रङ्गिचङ्गी इन्द्रेनीहरू ।

पेटिकोटका घेराहरू असुरक्षित

म सहिरहेछु स्वाँ स्वाँ रोगी पुतलीहरूको

घर्घर आवाजहरू ।

नागपञ्चमी वर्षाको अन्तिम दिन होइन रहेछ अचेल ।

पीँध नभएको खोंचहरूमा बादलहरू मडारिँदै आइरहेछन्

एउटा कुनै डढेको सांग्रिलाबाट

धपाइएको शरणार्थी भैं ।

मेरो यौवनको भर्भराउँदो आगोका खेतहरू

जुन देखेको थिएँ- ती ताराहरू कहाँ छन् ?

अहिले एउटा मुसा आफ्नो प्वालबाट

बीचबीचमा मलाई तर्साउन खोज्छ ।

म पनि उसलाई हप्काउँछु र

ठूटो जस्तो भैसकेको मेरो तन्नेरीपनका अध्यायहरूबाट

फत्फताइरहेछु ती मन्त्रहरू

जुन मन्त्रहरूले यी पानाहरू भरिने थिए

जुन पानाहरू अहो, अहिले सपाट छन्

पानाहरू खाली छन् ।

*अंग्रेजीबाट अनुवाद : शैलेन्द्र साकार र कवि स्वयं*